

अन्तर प्रादेशिक व्यापार विस्तार एवं प्रवर्द्धन गर्न कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीसँग छलफल सम्पन्न

मिति २०७५।०८।१७

अन्तर प्रदेशिय व्यापार प्रवर्द्धन गरि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने सन्दर्भमा केन्द्रका कार्यकारी निर्देशक सहितको टोलिले कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाहीजूसँग छलफल सम्पन्न गरेको छ ।

निरन्तर रूपमा चुलिदै गएको व्यापार घाटा सम्पूर्ण पक्षको चिन्ताको विषय बन्दै गएको छ । जसले गर्दा राष्ट्रिय अर्थतन्त्र दिन प्रतिदिन धरायसी बन्दै जानेतर्फ उन्मुख भएको देख्न सकिन्छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको विस्तृत अध्ययन गरी स्थानिय, प्रादेशिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यापारलाई प्रवर्द्धन गर्ने सिलसिलामा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रदेश सभासद, प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सहितको प्रतिनिधि मण्डलविच व्यापार घाटा न्युनिकरण गर्ने सन्दर्भमा गहन अन्तरकृया सम्पन्न भएको छ ।

माननीय मुख्यमन्त्रीज्यू बाट यस्ता प्रकारका अध्ययन एवं अनुसन्धानले देशलाई आफ्नो श्रोत र साधनको बारेमा जानकारी हुनजाने तर्फ ध्यानाकर्षण गराउनु हुँदै अध्ययनले के कती मात्रामा के कस्ता मालसामान तथा वस्तुहरु कर्णाली प्रदेशले आयात गरीरहेको तथा आयात प्रतिस्थापन गर्दै निर्यात गर्न के कस्ता कदम चालनुपर्ने हो सोका साथै निति निर्माण तहमा समेत सघाउन टोलिलाई निर्देशन दिनुभयो ।

प्रचुर मात्रामा संभावना रहेको कर्णाली प्रदेशको श्रोत र साधनको परिचालन गर्न सकेमा यस क्षेत्रलाई नमुना प्रदेशको रूपमा अगाडी बढाउन सकिने केन्द्रका कार्यकारी निर्देशक श्री सरद विक्रम राणाज्यूले बताउनु हुँदै आफ्नो देशमा उत्पादन गर्न सकिने वस्तुहरुको उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न सकेमा बढ्दो व्यापार घाटा कम हुन जाने एवं देशको अर्थतन्त्रमा सकारात्मक भुमिका खेल्न सकिने कुरा व्यक्त गर्नुभयो । करिव डेढ घण्टासम्म चलेको उक्त छलफलमा माननीय मुख्य मन्त्रीज्यूबाट टोलिलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो । बदलिँदो परिस्थिति अनुसार नयाँ सोच र विधिबाट काम गर्दै राष्ट्र एवं प्रदेशलाई समुन्नती तर्फ अगाडी बढाउने कार्यमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र जस्ता संस्थाको भुमिका अहम हुनजाने कुरा समेत व्यक्त गर्नुभयो ।

अन्तरकृत्यामा केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाज्यूले कार्यक्रमको परिचय, उद्देश्य, चुनौती तथा संभावनाको विषयमा प्रष्ट्याउँदै बढ्दो व्यापार घाटाको न्युनिकरण गर्न प्रदेशसँगको आन्तरिक तथा बाह्य व्यापारमा यस अध्ययनले ठुलो टेवा पुग्न जाने कुरा बताउनु हुँदै वस्तु तथा सेवाको उत्पादन, बजारीकरणका साथै राजस्व अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्नजाने कुरा उल्लेख गर्दै प्रदेशमा उत्पादन हुने वस्तुहरुको पहिचान गरी यस प्रकारका वस्तुहरुको प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन गर्ने एवं निकासी बढाउने कार्यका लागि यस प्रादेशिक अध्ययनले ठुलो भुमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।

